

स्वीकार्य प्रमाणका उदाहरणहरू

यदि तपाईंले निवेदन दिनुभएको सहायताको लागि अन्तर्वार्ता दिनुपर्ने छ भने कृपया यी प्रमाणहरू आफ्नो अन्तर्वार्ता दिन आउँदा लिएर आउनुहोस् ।

द्रष्टव्य: जहिले पनि फूड स्ट्याम्पको लागि अन्तर्वार्ता दिनुपर्छ, र अन्तर्वार्तापछि पनि तपाईंले थप प्रमाणहरू उपलब्ध गराउनुपर्ने हुन सक्छ । यदि अन्तर्वार्ता दिनुपर्ने हो र हामीलाई तपाईंबाट प्रमाणहरू चाहिएमा, तपाईंले हामीलाई कुन-कुन प्रमाणहरू उपलब्ध गराउनुपर्ने भनेर एउटा छुट्टै पत्र प्राप्त गर्नुहुनेछ ।

परिवारका सबै सदस्यहरू: तपाईंले सहायताको लागि आवेदन गर्ने परिवारका हरेक सदस्यको लागि सामाजिक सुरक्षा नम्बर लिएर आउनुपर्छ वा सो सहायताको लागि आवेदन गरेको देखाउनु पर्छ । यदि तपाईंको परिवारका कसैले सुविधाहरूका लागि आवेदन गरिरहेका छैनन् भने उनले सामाजिक सुरक्षा नम्बर उपलब्ध गराउनु वा सो सहायताको लागि आवेदन गरेको प्रमाणित गरिरहनु पर्दैन । कुनै प्रकारको परिचयपत्र (ID) लिएर आउनुहोला, जस्तो चालक अनुमतिपत्र, रोजगारी वा स्कूलको परिचयपत्र, अन्य सामाजिक सेवा कार्यक्रमबाट प्राप्त परिचयपत्र, मतदाता परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्र । आफ्नो विवाह दर्ता प्रमाणपत्र वा सम्बन्ध विच्छेद निर्णय पनि लिएर आउनुहोला । घरपरिवारमा अनुपस्थित सबै आमा/बाबुका लागि DCSS फाराम 725 भरेर हामीलाई बुझाउनुपर्छ ।

विद्यार्थी हैसियत : हामीलाई 16 वर्ष वा त्योभन्दा बढी उमेरका जोकसैको लागि चालु शैक्षिक सत्रको स्कूल तालिका बुझाउनुपर्छ ।

स्वास्थ्य बीमा: परिवारका सबै सदस्यहरूको सबै बीमा कार्ड । हामीलाई तपाईंको मेडिकेड कार्डको प्रति चाहिँदैन ।

स्वास्थ्य अवस्था : यदि तपाईं दृष्टिबिहीन, अपाङ्ग वा अस्थायी रूपमा अशक्त हुनुहुन्छ भने तपाईंको चिकित्सकले एउटा फाराम भर्नुपर्ने हुनसक्छ । यदि तपाईं गर्भवतीहुनुहुन्छ भने, आफ्नो चिकित्सकबाट तपाईंको अपेक्षित मिति उल्लेख भएको पत्र लिएर आउनुहोस् ।

गाडीहरू : हामीलाई निम्न सवारी साधनको दर्ता/स्वामित्व कागजात र तपाईंले भुक्तानी गर्नुपर्ने कुनै रकम बताउनुपर्नेछ : कार, ट्रक, मोटरसाइकल, क्याम्पर, स्नोमोबाइल, वा डुङ्गा ।

नगदका स्रोतहरू: हामीलाई निम्नमध्ये कुनै खाताको मौज्जात लगायत हालका विवरणहरू उपलब्ध गराउनुपर्नेछ : चल्ती/बचत खाता, पासबुक बचत खाता, क्रेडिट युनियन खाता, क्रिस्मस क्लब खाता, सेयर/ऋणपत्र प्रमाणपत्र, बचत प्रमाणपत्र (CD), कोष, IRA/401k, कियो, सामूहिक लगानी, मेडिकल बचत खाता, र हातमा रहेको कूल नगद रकम ।

जीवन बीमा : हामीलाई पोलिसीको एक प्रति र हालको अडिकत मूल्य र नगद मूल्य बताउनुपर्नेछ !

घरजग्गा : हामीलाई तपाईंको घर लगायत, कुनै पनि घरजग्गाको बारेमा निम्न विवरण चाहिँन्छ : दस्तावेज, धितो/बन्धक (साँवा र ब्याज), रिभर्स मोर्गेज (उल्टा धितो), कर बीजक र घरधनी बीमा (घोषणा पृष्ठ) ।

आय : **आर्जित आय :** हालैको लगातार 4 हप्ताको तलब अर्धकट्टी, वा DFA फाराम 756 । यसमा निम्न पर्दछन् : कार्यगत (अन द जब) प्रशिक्षण, कार्य अध्ययन, भत्ता/अनुदान, VISTA, गृष्मयाम युवा कार्यक्रम, ज्येष्ठ नागरिक सामुदायिक सेवा, वा जनगणना विभागको आय ।

यदि स्वरोजगार भएमा : नाफा/नोक्सा हिसाब पृष्ठ, अनुसूची C, वा अन्य कर भुक्तानी रसिद ।

अनुपार्जित आय : कुनै पनि स्रोतबाट प्राप्त आय, जस्तै : प्रान्तीय अतिरिक्त आय, सामाजिक सुरक्षा (उत्तरजीवी/अपाङ्गता/अवकाश), बाल सहायता/निर्वाह भरण (सबै कानुनी कागजात ल्याउनुहोस्), धर्मपुत्रपुत्री ग्रहण अनुदान/पालन पोषण भुक्तानी, VA पेन्सन, अन्य पेन्सन, अल्प/दीर्घकालीन अपाङ्गता, कामदारको क्षतिपूर्ति, बेरोजगार क्षतिपूर्ति सुविधाहरू, वार्षिक अनुदान/कोष/401 हजार आय, ब्याज/लाभांश/रोयल्टी, किराय आम्दानी, रेलमार्ग वा हड्ताल सुविधाहरू ।

रोजगारबाट निकालिएको : तपाईंले काम गर्नुभएको अन्तिम मिति र कामबाट निकाल्नुको कारण उल्लेख गरिएको तपाईंको रोजगारदाताको पत्र र सो महिनामा भुक्तानी गरिएका सबै कुल तलबका प्रमाणहरू, वा DFA फाराम 756 ।

खर्चहरू : भाडा खर्च (भाडा भुक्तानी रसिद/भाडा सम्झौता/DFA फाराम 775/लिखित साझा आश्रयस्थल कथन वा तपाईंले काम गर्नुभएको अन्तिम मिति र कामबाट निकाल्नुको कारण उल्लेख गरिएको तपाईंको रोजगारदाताको पत्र र सो महिनामा भुक्तानी गरिएका सबै कुल तलबका प्रमाणहरू, वा DFA फाराम 768 यदि तपाईं खाना सँगै नखाने रुममेटसँग बस्नुहुन्छ भने), बिजुली/पानी आदि खर्च (हिटिङ/बिजुली/फोन/मोबाइल डेटा लगायत इन्टरनेट/इन्धन अनुदान स्वीकृति पत्र), बाल स्याहार (रसिदहरू/तपाईंको प्रदायकको पत्र/रद्द भएको चेक), 60 वर्ष पुगेका वा अपाङ्ग जो कोहीको लागि मेडिकल खर्च (बिमारीले गर्दा हुने जुनसुकै खर्च, यातायात खर्च र वयस्क दिवा सेवा लगायत)।

सबै फारामहरू जिल्ला कार्यालय वा हाम्रो वेबसाइटको निम्न ठेगानामा उपलब्ध छन् :
<http://www.dhhs.nh.gov/dfa/forms.htm>.

कुनै पनि प्रश्न तथा सरोकारहरूको बारेमा तपाईंको अन्तर्वार्तामा छलफल गर्न सकिन्छ ।
कृपया सबै प्रमाणहरू आफैँसँग लिएर आउनुहोला ।